

शरणार्थीहरू र
शरण खोज्नेहरूका
लागि Early Start
Kindergarten



किन किन्डरगार्टेन महत्त्वपूर्ण छ?

किन्डरगार्टेनले बालबालिकालाई विद्यालय र जीवनमा सफल हुनको लागि तयार पार्न मद्दत गर्छ। किन्डरगार्टेनमा, बच्चाहरूले भाषा, सङ्ख्या र ढाँचाहरूबारे सिक्न खेलको प्रयोग गर्छन्। उनीहरूले अरूसँग कसरी मिल्ने, बाँड्ने, सुन्ने र आफ्ना भावनाहरूलाई व्यवस्थापन गर्ने तरिका पनि सिक्छन्। शिक्षकहरूले बालबालिकाहरूलाई जिज्ञासु, सृजनात्मक हुन र सिक्न विश्वस्त हुन मद्दत गर्छन्। अनुसन्धानले देखाउँछ कि दुई वर्षे किन्डरगार्टेन एक वर्षेभन्दा राम्रो हुन्छ।

Early Start Kindergarten के हो?

Early Start Kindergarten ले शरणार्थी वा शरण खोज्ने पृष्ठभूमिका तीन वर्ष उमेरका बालबालिकाहरूलाई प्रतिहप्ता 15 घण्टा निःशुल्क वा कम लागतको किन्डरगार्टेन उपलब्ध गराउँछ।

Early Start Kindergarten का लागि आवेदनहरू किन्डरगार्टेनमा दिईन्छ। Early Start Kindergarten अनुदान सीधै किन्डरगार्टेनलाई भुक्तानी गरिन्छ।

के मेरो बच्चा योग्य छ?

तपाईंको बच्चा योग्य हुन्छ यदि तपाईं वा तपाईंको बच्चा:

- शरणार्थी वा मानवीय भिसा (humanitarian visa) मा हुनुहुन्छ, वा
- शरणार्थी वा मानवीय भिसा (humanitarian visa) को लागि आवेदन गर्दै हुनुहुन्छ, वा
- वर्तमान वा म्याद सकिएको ImmiCard छ।

यदि यीमध्ये कुनै पनि लागू हुँदैन तर तपाईं वा तपाईंको बच्चा शरणार्थी हुनुहुन्छ, वा यस्तैखाले अनुभवहरू छन् भने, तपाईंको बच्चा अझै पनि योग्य हुन सक्छ।

अपवादको बारेमा सोध्नको लागि आफ्नो स्थानीय शिक्षा तथा प्रशिक्षण कार्यालय (Department of Education and Training) लाई सम्पर्क गर्नुहोस्। तपाईंको विभागलाई सम्पर्क गराइदिन मद्दत गर्न सक्ने कोही पेशेवरलाई पनि तपाईं अनुरोध गर्न सक्नुहुन्छ।





मैले मेरो बच्चालाई कसरी भर्ना गर्ने?

Early Start Kindergarten सबै किन्डरगार्टेन कार्यक्रमहरू योग्य शिक्षक सहित उपलब्ध छ। तपाईंले आफ्नो नजिकैको किन्डरगार्टेन वा तपाईंको काउन्सिललाई सम्पर्क गरेर आफ्नो बच्चालाई भर्ना गर्न सक्नुहुन्छ।

यदि तपाईंलाई दोभाषे चाहिन्छ भने किन्डरगार्टेनलाई भन्नुहोस्। उनीहरूले निःशुल्क टेलिफोन दोभाषे सेवाहरू प्रयोग गर्न सक्छन्।

यदि तपाईंलाई भर्ना गर्न मद्दत चाहिन्छ भने, शिक्षा तथा प्रशिक्षण विभाग (Department of Education and Training), वा तपाईंलाई सहायता गर्ने कुनै पनि पेशेवरलाई अनुरोध गर्नुहोस्, जस्तै:

- सहायता कार्यकर्ता
- द्विसांस्कृतिक कार्यकर्ता
- मातृ र बाल स्वास्थ्य नर्स
- सहायताप्राप्त प्लेग्रुप सहजकर्ता।

के मेरो बच्चाले चार वर्षको किन्डरगार्टेनमा जानुपर्छ?

जानुपर्छ। Early Start Kindergarten पछि तपाईंको बच्चा निःशुल्क वा कम लागतमा चार वर्षे किन्डरगार्टेनको लागि योग्य हुन्छ। यसले उनीहरूलाई आफ्नो क्षमता विकास गरिरहन मद्दत गर्नेछ।



मैले 'अर्लि स्टार्ट किन्डरगार्टेन' (Early Start Kindergarten) बारे थप जानकारी कहाँ पाउन सक्छु?

- education.vic.gov.au मा जानुहोस् र Early Start Kindergarten खोज्नुहोस्, वा
- आफ्नो क्षेत्रीय शिक्षा तथा प्रशिक्षण विभाग (Department of Education and Training) को कार्यालयमा फोन गर्नुहोस्।

क्षेत्रीय कार्यालय सम्पर्क

क्षेत्रीय कार्यालय	स्थान
उत्तर-पूर्वी Victoria 1300 333 231	Benalla Wodonga Wangaratta Seymour Shepparton Glen Waverley
उत्तर-पश्चिम Victoria 1300 338 691	Bendigo Mildura Swan Hill Coburg Greensborough
दक्षिण-पूर्वी Victoria 1300 338 738	Moe Leongatha Warragul Sale Cheltenham Frankston Dandenong
दक्षिण-पश्चिम Victoria 1300 333 232	Ararat Ballarat Geelong Horsham Warrnambool Footscray Keilor

आफ्नो भाषामा मद्दत प्राप्त गर्न:

- राष्ट्रिय अनुवाद तथा दोभाषे सेवा (TIS) लाई 131 450 मा फोन गर्नुहोस्
- दोभाषेलाई आफ्नो क्षेत्रको नम्बरमा फोन गर्न अनुरोध गर्नुहोस् (माथि हेर्नुहोस्)
- दोभाषे फोनमा रहनेछन् र अनुवाद गर्नेछन्।

